



2017 ग्रेड 3-8 न्यूयॉर्क राज्य मूल्याङ्कनहरूः अभिभावकहरूले के-के जान्न आवश्यक हुन्छ

हरेक बसन्त ऋतु (स्प्रिङ) मा, ग्रेड 3-8 अंग्रेजी भाषा कौशल (English Language Arts, ELA) र गणितका जाँचहरू न्यूयॉर्क राज्य भरी विद्यार्थीहरूलाई लिइन्छ। यी वार्षिक जाँचहरूलाई विद्यार्थीहरूले सिकाइ मापदण्डहरूमा कति राम्रोसँग अगाडि बढिरहेका छन् भनी मापन गर्न डिजाइन गरिएका हुन्छन् जसले कक्षाकोठा निर्देशनलाई मार्गदर्शन गर्छन् र विद्यार्थीहरूलाई कलेज र आधुनिक कार्यस्थलमा सफल हुनका लागि आवश्यक हुने उचित सीपहरू गहन विचार सोचाइ, समस्या समाधान र तार्किक कौशलता सहित हाइ स्कूलबाट ग्रेजुएट हुन सही दिशामा छन् भनी सुनिश्चित गर्न मद्दत गर्छन्। जाँचहरूले विद्यालय र डिस्ट्रिक्टहरू सिकाइ मापदण्डहरूमा कसरी प्रगति गरिरहेका छन् भन्ने कुरा पनि देखाउँछन्। तल तपाईंले 2017 का जाँचहरूको बारेमा जानकारी प्राप्त गर्न सक्नुहुन्छ।

समय सीमारहित (Untimed) परीक्षण

- 2017 ग्रेड 3-8 ELA र गणितका जाँचहरू समय सीमारहित हुनेछन् त्यसकारण आफूले जानेका र गर्न सक्ने कुराहरू प्रदर्शन गर्न थप समय आवश्यक हुने विद्यार्थीहरूले आफ्नै गतिमा काम गर्न सक्नेछन्। 2016 का जाँचहरू पनि समय सीमारहित थिए।
- साधारणतया, यसको अर्थ विद्यार्थीहरूले उत्पादनशील रूपमा काम गर्दासम्म, तिनीहरूलाई आफ्ना जाँचहरू पूरा गर्न आवश्यक पर्ने समय नियमित विद्यालय समय अवधी सम्म तिनीहरूसँग हुनेछ भन्ने हो।

अझ कम जाँचका प्रश्नहरू

- 2017 जाँचका प्रश्नहरूको संख्या 2016 कै बराबर हुनेछन्।
- 2016 ग्रेड 3-8 ELA का हरेक जाँचहरूमा अघिल्ला वर्षका जाँचहरूमा भन्दा एउटा रिडिड प्यासेज कम थियो र प्रश्नहरू पनि कम थिए। 2016 को गणितका जाँचहरूमा पनि प्रश्नहरू कम थिए।

अझ बढी शिक्षकको संलग्नता

- न्यूयॉर्क राज्यका सयौं शिक्षकहरू 2017 को मूल्याङ्कनहरूको निर्माण गर्न र समीक्षा गर्नमा संलग्न भएका थिए।
- 2015 शरद ऋतु (फल) को सुरुवात र त्यस पछिका दिनमा न्यूयॉर्क राज्यका धेरै शिक्षकहरू सबै परीक्षा प्रश्नहरूको समीक्षा गर्न र परीक्षा फारामहरू निर्माण गर्नमा संलग्न छन् र संलग्न हुन जारी राख्नेछन्।
- राज्य भरिका शिक्षकहरू ग्रीष्म (समर) र शरद (फल) ऋतु 2016 मा 2017 का लागि जाँचमा प्रश्नहरूको मूल्याङ्कन र चयन गर्नका लागि अल्बानीमा जम्मा भएका थिए।
- हालसम्म कै प्रथम पटक, न्यूयॉर्क राज्यका शिक्षकहरूले ग्रेड 3-8 ELA र गणितका जाँचहरूको लागि परीक्षा प्रश्नहरू लेख्नेछन्। यी प्रश्नहरू पहिलो पल्ट 2018 का जाँचहरूका लागि प्रयोग गरिनेछ।

शिक्षकहरूका लागि अझ द्रुत नतिजाहरू र अभिभावकहरूका लागि सुधारिएका संसाधनहरू

- गत वर्ष जस्तै राज्य शिक्षा विभाग (State Education Department) ले शिक्षकहरूलाई शैक्षिक प्रतिवेदनहरू विद्यालय वर्षको अन्त्य सम्ममा दिने र कम्तीमा 75-प्रतिशत परीक्षाका प्रश्नहरू बितरण गर्ने योजना बनाएको छ।
- साथै गत वर्ष जस्तै, अभिभावकहरूलाई 2017 को स्कोर रिपोर्टहरूले अद्यावधिक गरिएका स्पष्ट डिजाइन र विद्यार्थीहरूले के-के बुझ्नुपर्छ र हरेक ग्रेड स्तरमा के-के सक्षम हुन्छन् भन्ने प्रसतुत गर्नेछन्। यिनीहरू ग्रीष्म ऋतु (समर) मा तयार हुनेछन्।

कम्प्युटरमा-आधारित परीक्षण

- Tयस स्प्रिङमा, केही डिस्ट्रिक्टहरूले 2017 ग्रेड 3-8 ELA र गणितका जाँचहरू कम्प्युटरबाट लिने प्रबन्ध मिलाउने छन्। कम्प्युटरमा-आधारित जाँच (computer-based test, CBT) मा पनि कागजी संस्करणमा भएकै प्रश्नहरू हुनेछन् तर विद्यार्थीहरूले जाँच कम्प्युटर, ट्याब्लेट वा क्रोमबुकमा दिनेछन्। राज्यले आगामी वर्ष थप डिस्ट्रिक्टहरूलाई CBT प्रयोग गराउने योजना बनाएको छ।
- डिस्ट्रिक्टहरूलाई CBT मा जान राज्यले मद्दत गरिरहेको छ। CBT मा मूल्याङ्कनहरू अझ बलिया शैक्षिक उपकरणहरू बन्ने सम्भावना हुने र जाँचका नतिजाहरू पछि छिट्टै प्राप्त गर्न सम्भव हुने हुँदा वार्षिक राज्य जाँचहरूमा सबै डिस्ट्रिक्टहरूले CBT को प्रयोग गर्ने दीर्घकालीन योजना रहेको छ।